

राष्ट्रिय सतर्कता केन्द्रबाट २०७६ साउन १ गतेदेखि २०७६ असोज मसान्तसम्म

सम्पादित कार्यहरू:

१. गत आ.ब. बाट अ.ल्या. भई आएका ४३६ र चालु आ.ब.को असोज महिनासम्ममा दर्ता भएका १८१ गरी जम्मा ६१७ उजुरी मध्ये २०१ वटा उजुरी फछ्यौट भएको ।
२. सिंहदरवार भित्रका १५ वटा र सिंहदरवार बाहिरका ३२ वटा गरी जम्मा ४७ वटा कार्यालयको समयपालना, नागरिक बडापत्र, पोषाक र सरसफाइ सम्बन्धी अनुगमन गरिएको र देखिएका त्रुटी सच्याउन लेखी पठाइएको ।
३. यस केन्द्रमा परेका उजुरीहरू मध्ये केन्द्रको निर्णयबाट २७ वटा उजुरीको छानविन गर्न टोली गठन भएकोमा ८ वटा टोलीबाट प्रतिवेदन (१. कपिलवस्तुको सार्वजनिक जग्गा सम्बन्धी छानविन प्रतिवेदन, २. नेपाल खाद्य संस्थानको प्रतिवेदन , ३. फार्मोसी अधिकृतहरूको स्तरवृद्धि सम्बन्धी प्रतिवेदन, ४. भूकूटीमण्डपमा संचालित सटर तथा स्टलहरू सम्बन्धी प्रतिवेदन, ५. शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्रतिवेदन, ६. पाटन क्याम्पसमा भएका विभिन्न अनियमिता, ७. पश्चिमाञ्चल क्याम्पसको भवन निर्माण सम्बन्धी टेण्डर अनियमितता भएको, र ८. नियम विपरीत जेब्रा क्रसिङ्गमा गाडी पार्किङ गरेको र दिउसोको समयमा पनि ट्रिपरहरू चलाएको सम्बन्धी प्रतिवेदन) प्राप्त भएको र अन्य छानविनकै क्रममा रहेको ।
४. आ.ब. २०७५/७६ को सम्पत्ति विवरण बुझाएको सम्बन्धमा सूचना सङ्कलन गर्ने कार्य Online Software मार्फत् सञ्चालन भइरहेको । हालसम्म सम्पत्ति विवरण बुझाए/नबुझाएको सम्बन्धमा अनलाइन सफ्टवेयरमा प्रविष्ट भएको र रूजु गर्ने कार्य भइरहेको ।
५. गोष्ठी र कर्मचारी/स्थानीय तहका पदाधिकारीलाई सदाचार शिक्षा कार्यका लागि जिल्लाहरू छनोट भई कार्यान्वयन चरणमा रहेको ।

प्रदेश	गोष्ठी एवं विद्यालय शिक्षा कार्यक्रम संचालन हुने जिल्लाहरू (७ वटा)	कर्मचारी/स्थानीय तहका पदाधिकारीलाई सदाचार शिक्षा कार्यक्रम संचालन हुने जिल्लाहरू (३० वटा)
१	भोजपुर	ताप्लेजुङ, तेहथुम, धनकुटा, सुनसरी ।
२	रौतहट	सिराहा, धनुषा, महोत्तरी, बारा ।

३	सिन्धुली	रामेछाप, चितवन, रसुवा, काभ्रेपलान्चोक, मकवानपुर, धादिङ, नुवाकोट ।
४	गोरखा	तनहुं, लमजुङ, मुस्ताङ, पर्वत, नवलपरासी पूर्व ।
५	बर्दिया	गुल्मी, कपिलवस्तु, रोल्पा, रुपन्देही ।
६	जाजरकोट	सुर्खेत, कालिकोट, मुगु, डोल्पा ।
७	कन्चनपुर	बाजुरा, कैलाली ।

६. गत आ.व.मा प्राविधिक परीक्षण गरिएका १०७ वटा आयोजनाको अपरिपालना (NCR) सच्याउन लेखी पठाइएको ।

७. यस केन्द्रको ई-हाजिरी सूचना प्रविधि विभागको एकीकृत ई-हाजिरीमा समावेश गरेको र निजामती कर्मचारीहरूको ई-हाजिरीको अनुगमन गर्ने उद्देश्यले यस केन्द्र र उक्त विभागबीच MoU सम्पन्न भएको ।

८. यस अवधिमा कुनै व्यक्ति निकायबाट सूचना माग नभएको ।